

Account Number:

Open Date:

Bank Use



INDIVIDUAL ACCOUNT OPENING APPLICATION

व्यक्तिगत खाता खोल्ने आवेदन

..... Branch (शाखा),

Date (मिति):

Dear Sir/ Madam महोदय,

I/We request to open an account as mentioned below : (म/हामी तल उल्लेखित विवरण अनुसार खाता खोल्दिनु हुन अनुरोध गर्दछु/गर्दछौं)

Account Type (खाताको किसिम)	<input type="checkbox"/> Current Account (चलती खाता)	<input type="checkbox"/> Saving Account (बचत खाता)	Specify deposit scheme (निक्षेप योजना उल्लेख गर्नुहोस्) _____
Currency (मुद्रा)	<input type="checkbox"/> NPR (नेपाली रुपैयाँ)	<input type="checkbox"/> USD (अमेरिकी डलर)	<input type="checkbox"/> Others (अन्य) _____
Ownership of Account (खाताको स्वामित्व)	<input type="checkbox"/> Single (एकल)	<input type="checkbox"/> Joint (संयुक्त)	<input type="checkbox"/> Minor (नाबालक) Guardian's Name : (अभिभावकको नाम): _____

IDENTITY DETAILS : (पहिचान विवरण)

Please submit additional KYC Form for Joint and Minor Account : (संयुक्त र नाबालक खाताको लागि अतिरिक्त ग्राहक पहिचान विवरण भर्नुहोस्)

पूरा नाम देवनागरीमा	_____		
Full Name (IN BLOCK LETTER)	_____		
Date of Birth (जन्म मिति)	B.S. (वि.सं.) _____	A.D. (ई.सं.) _____	(in DD/ MM/ YYYY)
Gender (लिंग)	<input type="checkbox"/> Male (पुरुष)	<input type="checkbox"/> Female (महिला)	<input type="checkbox"/> Others (अन्य)
Marital Status (बैवाहिक अवस्था)	<input type="checkbox"/> Married (विवाहित)	<input type="checkbox"/> Unmarried (अविवाहित)	<input type="checkbox"/> Others (अन्य)
Nationality (राष्ट्रियता)	_____		Residence Country (आवासिय राष्ट्र) _____
Education (शैक्षिक योग्यता)	<input type="checkbox"/> Illiterate (अशिक्षित)	<input type="checkbox"/> Literate (शिक्षित)	_____

Primary Identification : (Choose and fill details of any one) प्राथमिक परिचय : (कुनै एक भर्नुहोला)

Legal ID (कानुनी परिचय पत्र)	Number (नम्बर)	Issuing Authority/Country (जारी निकाय/देश)	Date of Issue (जारी मिति)	Expiry Date (समाप्ती मिति)
<input type="checkbox"/> Citizenship (नागरिकता)				_____
<input type="checkbox"/> Passport (राहदानी)				
<input type="checkbox"/> Voters ID Card (मतदाता परिचय पत्र)				_____
<input type="checkbox"/> Driving License (सवारी चालक अनुमति पत्र)				
<input type="checkbox"/> Birth Certificate (Minor only) (जन्म दर्ता नाबालकको हकमा)				
<input type="checkbox"/> Others Specify (अन्य भएमा) _____				

Incase of Nepalese Citizen, copy of Citizenship is required if primary ID is other than Passport and Citizenship

(नेपाली नागरिकको हकमा यदि प्राथमिक परिचय राहदानी र नागरिकता बाहेक अन्य भएमा नागरिकताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।)

Family Members Details : (परिवार सदस्यहरूको विवरण)

Relation (सम्बन्ध)	Full Name (पुरा नाम)	ID Type (परिचय पत्रको किसिम)	ID No. (परिचय पत्र नं.)	Customer No.(Prabhu Only) (ग्राहक नं. यदि प्रभु बैंकको ग्राहक भएमा)
Spouse (पति/पत्नी)				
Mother (आमा)				
Father (बुबा)				
Grandfather (बाजे)				
Son (छोरा)				
Daughter (छोरी)				
Daughter-in law (बुहारी)				
Father-in-law (ससुरा)				
Legal Custodian (कानूनी संरक्षक) (असक्षम र अर्धसक्षम हकमा)				
Other Members (अन्य सदस्यहरू)				

CDD Details : (ग्राहक बिस्तृत विवरण)

Purpose of Account Opening (खाता खोल्नुको उद्देश्य)	<input type="checkbox"/> Saving (बचत)	<input type="checkbox"/> Salary Deposit (पारिश्रमिक)	<input type="checkbox"/> Loan Transaction (कर्जा कारोबार)	<input type="checkbox"/> Investment (लगानी)	
	<input type="checkbox"/> Transactionals (कारोबार)	<input type="checkbox"/> Others (अन्य)	<input style="width: 100%;" type="text"/>		
Source of Fund (कोषको श्रोत)	<input type="checkbox"/> Business Income (व्यवसाय)	<input type="checkbox"/> Agriculture (कृषि)	<input type="checkbox"/> Salary (पारिश्रमिक)	<input type="checkbox"/> Disposal of Assets (सम्पत्ति विक्री/समाप्ति)	<input type="checkbox"/> Investment (लगानी)
	<input type="checkbox"/> Inheritance / Gift (पैतृक/उपहार)	<input type="checkbox"/> Saving (बचत)	<input type="checkbox"/> Remittance (विप्रेषण)	<input type="checkbox"/> Others (अन्य)	<input style="width: 100%;" type="text"/>
Nature of Occupation (पेशा)	<input type="checkbox"/> Homemaker (गृहिणी)	<input type="checkbox"/> Business (व्यापार)	<input type="checkbox"/> Student (विद्यार्थी)	<input type="checkbox"/> Agriculture (कृषि)	
	<input type="checkbox"/> Salaried Person (रोजगार)	<input type="checkbox"/> Retired (अवकाश प्राप्त)	<input type="checkbox"/> Politician (राजनीतिज्ञ)	<input type="checkbox"/> Others (अन्य)	<input style="width: 100%;" type="text"/>

Details of Associated Organization (सम्बद्ध संस्थाको विवरण)	<input style="width: 100%;" type="text"/>
---	---

Designation (पद)	<input style="width: 100%;" type="text"/>
Expected Yearly Gross Income (अनुमानित वार्षिक आम्दानी)	<input style="width: 100%;" type="text"/>

Expected Turnover Details (अनुमानित कारोबारको विवरण)					
Amount Rs. (रकम)	Yearly (वार्षिक)	<input type="checkbox"/> Upto 1 Lakh (१ लाख सम्म)	<input type="checkbox"/> 1 Lakh to 25 Lakh (१ - २५ लाखसम्म)	<input type="checkbox"/> Above 2 Crore to 5 Crore (२-५ करोडसम्म)	Total Assets (कुल सम्पत्ति)
		<input type="checkbox"/> 25 Lakh to 50 Lakh (२५ - ५०लाख सम्म)	<input type="checkbox"/> 50 Lakh to 2 Crore (५० लाख- २ करोडसम्म)	<input type="checkbox"/> Above 5 Crore to..... Crore (५ करोड भन्दा माथि)	

Location Map of Accountholder's Present Residence (खातावालाको हालको बासस्थानको नक्सा)

Google plus Code

N(उ)

↑

Nearest landmark is m/km far from my residence (नजिकको प्रसिद्ध स्थल मेरो हालको बासस्थानबाट मि./कि.मि. टाढा रहेको छ)

Note : In case of change in address the Bank must be informed immediately and the location map updated accordingly.
(नोट: हाल बसोबास गरिरहेको ठेगाना परिवर्तन भएमा बैंकलाई सकेसम्म छिटो नक्सा समेतको नयाँ ठेगानाको जानकारी गराउनु पर्नेछ ।)

Nominee Details (इच्छाइएको व्यक्तिको विवरण): Applicable for sole applicant only (एकल ग्राहकको खाताको हकमा मात्र लागू हुने ।)**Nomination
(मनोनयन)** Yes
(छ) No
(छैन)

(If yes, fill details below and submit ID copy)

(यदि भएमा निम्न उल्लेखित विवरण भर्नुहोस् र परिचयपत्रको प्रतिलिपी बुझाउनुहोस्)

I / we hereby nominate below mentioned person to whom in the event of my/ our death the amount of deposit accounts opened with the bank may be returned.

(म / हामी कुनै कारणवस मेरो/हाम्रो मृत्यु भएको खण्डमा तल उल्लेखित व्यक्तिलाई यस खाताको इच्छाइएको व्यक्ति मनोनयन गर्दछु/गर्दछौं ।)

Nominee's (इच्छाइएको व्यक्तिको)				ID Details (परिचयपत्रको विवरण)		Permanent Address of Nominee (इच्छाइएको व्यक्तिको स्थायी ठेगाना)	Marital Status (बैवाहिक अवस्था)
Full Name (पुरा नाम)	Relationship (नाता)	Father, Mother Name (बुबा, आमाको नाम)	Grandfather Name (बाजेको नाम)	ID Type (परिचय पत्रको किसिम)	ID No. (परिचय पत्र नं.)		

Answer following question in Yes or No : (निम्न उल्लेखित प्रश्नहरूको जवाफ छ वा छैन मा दिनुहोस्)

S.N. (क्र.सं.)	Parameter (सीमा)	Please Tick (✓) appropriate one (उपयुक्त एकमा चिन्ह (✓) लगाउनुहोस्)	
1(१)	US Person / Other Foreign Person / NRN (अमेरिकी व्यक्ति / अन्य विदेशी व्यक्ति / एनआरएन)	<input type="checkbox"/> Yes (हो)	<input type="checkbox"/> No (होइन)
2(२)	Do you have beneficial owner (तपाईंको हिताधिकारी हुनुहुन्छ): ?	<input type="checkbox"/> Yes (छ)	<input type="checkbox"/> No (छैन)
3(३)	Do you or your family any member have high profile or involved in politics ? (तपाईं वा तपाईंको परिवारका कुनै सदस्यहरू उच्च पदस्थ वा राजनीतिमा संलग्न हुनुहुन्छ)	<input type="checkbox"/> Yes (छ)	<input type="checkbox"/> No (छैन)
4(४)	Do you have other account with Prabhu bank ? (तपाईंको प्रभु बैंकमा अर्को कुनै खाता छ)	<input type="checkbox"/> Yes (छ)	<input type="checkbox"/> No (छैन)
5(५)	Do you have account with other banks ? (तपाईंको अन्य बैंकमा अर्को कुनै खाता छ)	<input type="checkbox"/> Yes (छ)	<input type="checkbox"/> No (छैन)
6(६)	Declaration of Convicted for any Crime in Past ? (विगतमा कुनै आपराधिक कार्यमा संलग्नता रहेको)	<input type="checkbox"/> Yes (छ)	<input type="checkbox"/> No (छैन)
7(७)	Have you been blacklisted through credit information Bureau Nepal? (तपाईं कर्जा सूचना विभागबाट कालोसूचीमा पर्नुभएको छ)	<input type="checkbox"/> Yes (छ)	<input type="checkbox"/> No (छैन)

Submit additional Details if tick yes
यदि छ/हो भएमा अतिरिक्त विवरण भर्नुहोस्

If Yes, Remarks on S.No.:

(यदि छ/हो भएमा, क्र.सं. को अतिरिक्त विवरण)

PAN Registration No./National ID Card No. if available (स्थायी लेखा नम्बर/राष्ट्रिय परिचय पत्र यदि भएमा) _____

Type of Residence (बासस्थानको प्रकार): In own home (आफ्ना घरमा) Others, Specify (अन्य भएमा) _____

Introducer Details, if any : (परिचय कर्ताको विवरण, यदि भएमा)

Introducer Name
(परिचयकर्ताको नाम)Signature, Stamp
(सही, छाप)

SPECIMEN SIGNATURE FOR ACCOUNT OPERATION : (खाता सञ्चालनको लागि दस्तखत नमूना)

Account Name (खाताको नाम): _____

Name (खाता सञ्चालकको नाम)	Name (खाता सञ्चालकको नाम)
Contact No. (सम्पर्क नम्बर)	Contact No. (सम्पर्क नम्बर)
Photo	Photo

Account Operating Instruction : (खाता सञ्चालनको लागि निर्देशन)

 Any One Sign
(कुनै एक हस्ताक्षर) Both Sign
(संयुक्त हस्ताक्षर) Special Instruction if any
(विशेष निर्देशन, यदि केही भए)

Note for Specimen Signature : 1) If possible use black ink only (सकभर कालो मसिको प्रयोग गर्नुहोस्) 2) Sign only one signature in one box (कृपया एउटा कोठामा एउटा मात्र दस्तखत गर्नुहोला)

3) In case of mandate, submit additional specimen Signature card (आदेशकको हकमा, अतिरिक्त दस्तखत नमूना कार्ड भर्नुहोस्)


General terms and conditions governing customer account at Prabhu Bank

प्रभु बैंकका ग्राहकहरूको लागि खाता सञ्चालन सम्बन्धी शर्त तथा बन्देजहरू :

- The prevailing laws, act and regulations of country, regulatory directives, customs and procedures common to banks, internal policies and procedure of the Bank will govern the conduct of accounts opened, maintained and operated in the Bank. यस बैंकमा खोलिएको, रहेको खाता तथा खाताको सञ्चालन प्रचलित नेपालको कानून, ऐन नियम र नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंकिङ्ग क्षेत्रमा प्रचलित परम्परा र चलन अनुसार हुनेछ ।
- Customer in this context refers to all partner/holder of the account or authorized person of account holder and Bank denotes Prabhu Bank Limited and its all service outlet. Similarly, singular words denotes plural words and vice-versa. यँहा उल्लेखित म, हामी र मेरा वा ग्राहक जस्ता शब्दले सम्बन्धित खाताको सम्पूर्ण खातावाला सदस्य वा खातावालाको आधिकारीक व्यक्ति र बैंक भन्नाले प्रभु बैंक लिमिटेड तथा प्रभु बैंकका सबै सेवाकेन्द्र जनाउनेछ । साथै एकबचन शब्दले बहुबचन र बहुबचन शब्दले एकबचन शब्द जनाउनेछ ।
- All services including opening of the account are subject to verification of information / documents provided by customer. बैंकले दिने सम्पूर्ण बैंकिंग सेवा उपभोग तथा खाता खोल्नको लागि ग्राहकले प्रदान गरेका आवश्यक कागजातहरू बैंकले सकल प्रति सँग भिडाई प्रमाणित गरौंउन माग गर्न सक्नेछ ।
- The account and all other banking services will be subjected to interest & charges as per the Bank's prevailing standard tariff of charges. Those charges can be amended by the Bank from time to time publishing in Bank's official website or with or without directly providing information to customer. Without deviating on the general applicability of the above conditions Bank can recover/debit any charges, including government taxes/liability, from the respective account without prior information to the customer. बैंकमा खोलिएको खातामा तथा अन्य सबै बैंकिंग सेवाहरूमा बैंकले समय-समयमा तोकेको व्याज, शुल्क तथा दररेट लागु हुनेछ र सो व्याज, शुल्क तथा दररेट बैंकले आधिकारीक वेबसाइटमा प्रकाशित गरी वा ग्राहकलाई प्रत्यक्ष जानकारी दिई वा नदिई पनि परिवर्तन गर्न सक्नेछ । उल्लिखित शर्त तथा व्यवस्थाहरूको सर्वमान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी बैंकले कुनै पनि शुल्क, सरकारी कर, राजस्व/दायित्व सहित, ग्राहकको पुर्व जानकारी बिना सम्बन्धित ग्राहकको कुनै पनि खाताबाट कट्टा गरी असुलउपर गर्न सक्नेछ ।
- The balance in any account of customer with bank would be considered as security for all obligations, present or future, of the customer to the Bank. Bank is entitled / authorized to utilize or set off balance of any account of the customer against the obligations to the Bank. ग्राहकको कुनै पनि खातामा रहेका नगद मौज्जात ग्राहकको बैंक उपर रहेको, हालको वा भविष्यमा हुने, कुनै पनि दायित्व वापतको सुरक्षण सरह हुनेछ । बैंकले ग्राहकबाट लिनुपर्ने कुनै पनि रकम ग्राहकको यस बैंकमा रहेको कुनै पनि खाता खर्च गरी असुलउपर गर्न सक्नेछ ।
- The customer shall liable to and indemnify to Bank for any fraud, loss or damage due to providing of wrong information or not updating the latest information to Bank that may occur customer and based on which Bank may act as true and correct. बैंकलाई ग्राहकले कुनै आवश्यक विवरण उपलब्ध नगराएको वा गलत विवरण उपलब्ध गराएको कारणले बैंकलाई कुनै धोका, हानी नोक्सानी भएमा वा हुने भएमा सो वापतको पुर्ण दायित्व ग्राहकको हुनेछ, बैंकले सो को कारणले भएको हानी नोक्सानीको क्षतिपुर्ति माग/दाबी गर्न सक्नेछ ।
- The customer shall be self-aware that cheque should be written/issued up to balance available in the account and that payment in a due course. If the cheque is dishonored due to whatsoever reason including insufficient balance, the Bank will impose the cheque return fees and also can recommend customer for blacklisting in the record of Credit Information Bureau of Nepal as per Nepal Rastra Bank Directives. ग्राहकले चेक जारी गर्दा खातामा उपलब्ध रकमको सिमा सम्म मात्र तथा हरेक किसिमले साटिने हुनुपर्दछ भन्ने ग्राहक स्वयं जानकारी हुनुपर्दछ । खातामा मौज्जात नभएको कारणले वा अन्य कुनै कारणले चेक अनादर भएमा सो अनादर वापतको शुल्क बैंकले असुल गर्नेछ । साथै नेपाल राष्ट्र बैंकद्वारा जारी निति नियमानुसार खातावालालाई कालोसूचीमा सूचीकृत गर्न समेत बैंकले सिफारिस गर्न सक्नेछ ।
- The Bank will utmost take care that the credit and debit entries are correctly recorded in the customer accounts. Even though, in case of any error/omission, the Bank shall have the right to correct the adjusting entries with or without notice and recover any amount due from the account holder(s). प्रत्येक खातामा जम्मा गरीने वा खाताबाट निकालिने रकम सम्बन्धि कारोबारहरूको त्रुटि रहित प्रविष्टि गर्ने सम्बन्धमा बैंक सदैव सचेत रहनेछ । तथापि, कारोबारको प्रविष्टि गर्ने शिलशिलामा कुनै त्रुटि देखिएमा उक्त त्रुटिलाई सच्याउने वा समायोजन गर्ने वा खातावालाको खाताबाट उक्त रकम असुल उपर गर्नुपरेमा समेत ग्राहकलाई जानकारी दिई वा नदिई असुलउपर गर्ने अधिकार बैंकलाई हुनेछ ।
- A receipt of monies (counterfeit deposit slips) cheques, securities and other banking instruments etc. on behalf of Bank is valid only signed by duly authorized officer and having official stamp of the Bank. बैंकबाट जारी भएको भौचर, चेकहरू, सुरक्षणहरू तथा अन्य उपकरणहरू बैंकको आधिकारीक छाप तथा आधिकारीक कर्मचारीको दस्तखत भएको अवस्थामा मात्र मान्य हुनेछ ।
- The Bank acts as the customer's collecting agent and assumes no responsibility for the realization of any items deposited with the bank for collection. Proceed of cheques and other instruments deposited in the Bank are not available for withdrawal until collected by bank. बैंकले संकलनको लागि चेक तथा अन्य भुक्तानी उपकरणहरू स्वीकार गर्दा ग्राहकको संकलनकर्ता एजेन्टको रूपमा मात्र कार्य गर्नेछ । बैंकमा संकलनका लागि जम्मा भएको चेक लगायतका भुक्तानी उपकरणहरूको भुक्तानी हुने/नहुने सम्बन्धमा बैंक जिम्मेवार हुनेछैन । सम्बन्धित चेक लगायतका भुक्तानी उपकरणहरू यस बैंकमा जम्मा/दाखिला भएपछि मात्र बैंकले उक्त भुक्तानी उपकरणहरूको वापतको रकम ग्राहकलाई भुक्तानीको लागि उपलब्ध गराउनेछ ।
- All financial and non-financial (banking or non-banking) instruction to bank shall be provided only through authorized/formal channel as specified by Bank based on standard or regulatory guideline prevailing at that time. ग्राहकले बैंकलाई दिने वित्तिय तथा गैह्रवित्तिय (बैंकिंग वा गैह्रबैंकिंग) समेत सम्पूर्ण निर्देशनहरू नियमनकारी निकाय तथा प्रचलित कानूनको अधिनमा रही बैंकले निर्दिष्ट गरे बमोजिमको आधिकारीक/औपचारिक प्रणालीबाट दिएमा मात्र मान्य हुनेछ ।
- No transaction induced by customer in the account for a period of as specified by Nepal Rastra Bank (36 months in case of saving account & 6 months in case of current account) is treated as dormant account with debit posting restriction. The Bank will not be forced to active those accounts unless customer self-present in the Bank. ग्राहकले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको समयमा (बचत खाताको हकमा ३६ महिना तथा चल्ती खाताको हकमा ६ महिना) लगातार कुनै पनि कारोबार नगरेको खण्डमा उक्त खाता रकम फिक्न नमिल्ने गरी निष्कृय हुनेछ । ग्राहक स्वयं बैंकमा उपस्थित नभई त्यस्तो खाता सकृय गर्न बैंक वाध्य हुनेछैन ।
- Banking Instruments such as Cheque, Plastic Cards (Debit, Credit, Travel, Dollar) etc. issued by the Bank are the property of the Bank and the customer should take utmost care of those instruments and keep them safely. The Bank will not be liable if those banking instruments misplaced by the customer or stolen or encashed in any way by fraudulent signature. The customer should return all remaining leaves of the Cheque and those banking instruments to the Bank at the time of account closure. बैंकद्वारा जारी गरीएको बैंकिंग उपकरणहरू जस्तै चेक, कार्ड आदी बैंकको सम्पत्ति हुनेछन् र त्यस्ता उपकरणहरू सम्बन्धित खातावालाको संरक्षण गरी सुरक्षित साथ राख्नु पर्नेछ । उक्त उपकरणहरू हराएमा, चोरी भएमा वा कुनै किसिमको कसैले जालभेले वा भुक्यानमा पारी रकम निकालेमा वा दस्तखतको दुरुपयोग गरेमा बैंक जवाफदेहि हुनेछैन । खाता बन्द गर्दाको समयमा ग्राहकले आफुसँग बाँकी रहेको चेकको पानाहरू वा त्यस्ता अन्य बैंकिंग उपकरणहरू बैंकलाई फिर्ता गर्नुपर्नेछ ।
- In case of joint account, in the event of death of any partner of account holder, balance of account and interest thereon shall be the right of surviving partner of account unless clear instruction given to the bank. In addition, nominee mentioned in this account opening form shall be applicable to any account, including fixed deposit, maintained by the customer in the bank unless clear instruction provided to Bank. संयुक्त नाममा खोलिएको खाताको हकमा, बैंकलाई अन्यथा स्पष्ट निर्देशन प्राप्त भएको अवस्थामा बाहेक, कुनै एक वा एक भन्दा बढि खातावालाको मृत्यु भएमा खातामा रहेका मौज्जातमा जिवित खातावाला सदस्यको हक लाग्नेछ । साथै अन्यथा निर्देशन भएबाहेक, ग्राहकले यस आवेदन फर्ममा उल्लेख गरेको ईच्छाईएको व्यक्ति नै ग्राहकको यस बैंकमा रहेका अन्य कुनै पनि खाता, मुद्दती खाता सहित, मा पनि लागु/मान्य हुनेछ ।
- If customer wishes to use digital channel of banking services such as Mobile banking and Internet Banking etc. from abroad, customer shall mandatorily pre-inform to bank before going abroad. मोबाइल बैंकिंग तथा इन्टरनेट बैंकिंग जस्ता विद्युतीय माध्यमबाट लिने बैंकिंग सेवा सुविधा विदेशबाट प्रयोग गर्ने भएमा (वा प्रयोग गरीरहेको भएमा) विदेश जानुअघि ग्राहकले अनिवार्य रूपमा बैंकलाई पुर्व जानकारी गराउनु पर्नेछ ।
- Customer shall immediately inform to bank in case loss of cheque leaf/book, Debit Card, Credit Card, PIN, password and other banking instrument issued by bank. ग्राहकको नाममा जारी गरीएको डेबिट कार्ड, क्रेडिट कार्ड, पिन कोड, पासवर्ड लगायत बैंकद्वारा जारी गरीएको अन्य बैंकिंग उपकरण हराएमा ग्राहकले तत्काल बैंकलाई जानकारी गराउनुपर्नेछ ।
- All channel facilities provided by Bank including Debit Card, ATM Card, Mobile Banking, Internet Banking etc. are subject to specific guidelines provided on www.prabhu bank.com and as per terms and conditions handed over, provided in concern applications to customer. डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड, मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग लगायत अन्य सञ्जाल सेवाहरू बैंकको आधिकारीक वेबसाइटमा उल्लेख भए बमोजिमका निति नियम, मार्गदर्शन तथा ग्राहकलाई उपलब्ध गराईएको शर्त तथा बन्देजहरूको अधिनमा हुनेछ ।
- The bank shall not be liable for a losses arising out from sharing of Debit Card, Credit Card, ATM Card, PIN, Log-in Password of Mobile Banking, Internet Banking and Other Channel Services to any unauthorized person by the customer. The customer shall not have right to claim to Bank for unauthorized use by the reasons. डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड, मोबाइल बैंकिंग, इन्टरनेट बैंकिंग लगायत अन्य सञ्जाल सेवाहरूको पिनकोड तथा पासवर्ड अनाधिकृत व्यक्तिलाई दिईएकोमा बैंक कुनै पनि किसिमले उत्तरदायी हुने छैन । यसबाट पर्नजाने अनाधिकृत प्रयोगको ग्राहकले बैंकलाई कुनै पनि दाबी विरोध गर्न पाउने छैन ।

19. The customer shall be aware that the Bank shall not demand any information related to customer Log-in ID, Password or OTP from customer in any form by any means including through email or phone calls. बैंकले कुनै पनि माध्यम मार्फत, ईमेल वा फोनबाट सहित, ग्राहकको Log-in ID, पासवर्ड वा ओटिपि नम्बर बारे जानकारी माग गर्नेछैन तथा सोको बारे ग्राहक स्वयं सचेत हुनुपर्नेछ ।
20. The usage of any plastic (debit, credit, travel & dollar etc.) card, internet banking, mobile banking, quick response code facility shall be governed by circular/directives issued by Nepal Rastra Bank from time to time. बैंकले जारी गरेको कुनै पनि प्लास्टिक (डेबिट, क्रेडिट, ट्रामल वा डलर आदि) कार्ड, मोवाईल बैंकिंग, इन्टरनेट बैंकिंग, QR कोड सेवा सञ्चालनको कार्यविधि नेपाल राष्ट्र बैंकद्वारा समय समयमा जारी गरीएको परीपत्र/निर्देशन बमोजिम हुनेछ ।
21. The Bank shall always strive to comply with the rules and regulations as applicable from time to time in the context of privacy of customer's information in accordance with bank's privacy policy. However, in following condition while sharing information of customer it will not be assumed to violation of customer's privacy. बैंकले ग्राहकको कुनैपनि सुचनाहरूको दुरुपयोग हुन नदिन सम्बद्ध नियम कानून अनुसारको बैंकको आफ्नो गोपनियता निति बमोजिम अधिकतम प्रयास गर्नेछ । तथापि, तल उल्लिखित उद्देश्यको लागि सुचना आदानप्रदान गर्दा ग्राहकको गोपनियता भंग भएको मानिने छैन ।
- Sharing of customer information, without consent, with, if required or permitted by law, rule and regulations or at the request of any public or regulatory authority or if such disclosure is required for the purpose of preventing frauds or in public interest. ग्राहकको सहमति विना बैंकले प्रचलित कानून, नियम बमोजिम वा कुनै नियमनकारी निकाय वा सार्वजनिक निकायको अनुरोधमा वा कुनै अपराध वा ठगी हुन नदिन वा सार्वजनिक सरोकार/चासोको विषय भएमा खाता सम्बन्धि सुचना वा विवरणहरू उपलब्ध गराएको भएमा ।
 - Customer information of any nature (including personal & sensitive information) sharing with agency service provider who have any agreement with Bank for business purpose. बैंकले व्यवसायिक प्रयोजनको लागि कुनै एजेन्सी वा संस्था सँग सम्झौता गरी आदान प्रदान गरेको ग्राहकको सुचना (व्यक्तिगत तथा संवेदनशिल) तथा विवरणहरू ।
22. Bank is authorized to freeze customer's account under following conditions. देहायका अवस्थामा बैंकले ग्राहकको खाता रोक्का गर्न सक्नेछ ।
- When a customer is minor and turns to major. ग्राहक नाबालक भए वालिग भएको अवस्थामा ।
 - If conduct of account is discontinued or misused as a conduct of illegal activity (including money laundering and terrorist financing or any other illegal activities. ग्रेहकानूनी कार्य (सम्पत्ति शुद्धिकरण तथा आतंकवाद वा अन्य गैहकानूनी लगानी लगायत) सँग सम्बन्धित भई ग्राहकको खाता सञ्चालन वा दुरुपयोग भएको अवस्थामा ।
 - If ordered by court regulatory or any law enforcement agencies. अड्डा अदालत, नियमनकारी निकाय वा कुनै कानून बमोजिम अख्तियार प्राप्त निकाय बाट खाता रोक्का राख्ने निर्देश भएमा ।
 - If there is any dispute in account operation. खाता सञ्चालनमा कुनै किसिमको विवादको जानकारी आएको अवस्थामा ।
23. Bank shall compel to hold or lien or otherwise restrict to withdraw or pay to competent authority debiting customer account balance if specifically instructed by competent authority such as Central Bank, Court or Tax Authorities etc. without consent of customer according to prevailing regulations. ग्राहकको सहमति विना नै, प्रचलित नियमानुसार अधिकार प्राप्त निकाय जस्तै केन्द्रिय बैंक, अड्डा-अदालत वा कर प्रशासन आदि बाट विशेष आदेश-निर्देश भएमा ग्राहकको खाता रोक्का राख्न, निश्चित रकम रोक्का वा ग्रहणाधिकार लिन वा अन्य कुनै तरीकाले निकाल्न नमिल्ने गरी राख्न वा खातामा भएको रकम मौज्जात कट्टा गरी असुलउपर गरी त्यस्ता निकायलाई बुझाउन बैंक बाध्य हुनेछ ।
24. Cash/fund deposit or withdrawal and operation of foreign currency account shall be in accordance with the directives issued by Nepal Rastra Bank from time to time. विदेशी मुद्रामा खोलिने खातामा रकम राख्न, फिक्न तथा खाता सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरेको निर्देशन बमोजिम हुनेछ ।
25. It is assumed that customer have thoroughly read, understood, accepted and agreed to be bound by the terms and conditions (a copy of which, customer in possession of) relating to opening of an account and various services including but not limited to (a) ATM and Various Plastic Cards (b) Mobile Banking (c) Internet Banking (d) Cheque Book (e) C-ASBA and (f) QR Code (g) DP Services etc. ग्राहकले खोलिने खाता तथा सोका अतिरिक्त लिन चाहेको वा लिएको अन्य सेवा जस्तै एटिएम तथा विभिन्न प्लास्टिक कार्डहरू, मोवाईल बैंकिंग, इन्टरनेट बैंकिंग, चेक बुक, सि-आस्वा, QR Code, शेयर निक्षेप सेवा आदि सबैमा लागु हुने शर्त तथा बन्देज पढि सो को मतलब समेत बुझ्नेको मानिनेछ । यि सबै शर्त तथा बन्देजहरूको पालना गर्न ग्राहकको मञ्जुरी रहेको मानिनेछ ।

Thumb Print of Account Holder (खातावालाको औंठाछाप)



Right (दायाँ)



Left (बायाँ)

.....
Account Holder's Signature
(खातावालाको आधिकारिक दस्तखत)

Incase of joint Account, Signature of co-applicant :
(संयुक्त खाताको हकमा सह-आवेदकको दस्तखत)

For Bank's Use only (बैंक प्रयोजनको लागि मात्र)

Provided Services	<input type="checkbox"/> M. Banking <input type="checkbox"/> E. Banking	E-banking User ID	
	<input type="checkbox"/> Debit Card <input type="checkbox"/> C-ASBA	Screening Remarks	
US Person	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)	AML Screening (ID)	
Risk Rating (.....)	<input type="checkbox"/> Low <input type="checkbox"/> Medium <input type="checkbox"/> High	Required Documents obtained	<input type="checkbox"/> Yes <input type="checkbox"/> No

Original Seen & Verification of all valid documents done by Customer Signed in my presence	Employee Name (कर्मचारीको नाम)	Employee Signature (कर्मचारीको दस्तखत)	Date (मिति)
	Signature Scanned by		
Account Opened by			
Account Verified / Approved by :			